



लुम्बिनी विकास बैंक लि.
Lumbini Bikas Bank Ltd.

Annexure-24

मुद्दती/आवधिक निक्षेप खाता खोल्नका निमित्त दरसास्वत फाराम
FIXED/TERM DEPOSIT APPLICATION FORM

To,
Lumbini Bikas Bank Ltd.
लुम्बिनी विकास बैंक लि.

Date
मिति
year वर्ष month महिना day दिन

Branch
शाखा

खाता नं.:
Account No.:

खातामा उल्लेखित नाम:
Account Name:

By debiting my/our account
मेरो/हाम्रो खातामा खर्च लेखी

Please place on Fixed/Term Deposit with you the sum of Rs.
कृपया मुद्दती निक्षेप खाता खोली दिनु हुन
In words Rupees

रु.

अक्षरेपी

अवधिका लागि मुद्दती/आवधिक खाता खोली दिनुमई निक्षेप प्रमाण-पत्र दिनुहोला ।

for the period of and issue DEPOSIT CERTIFICATE accordingly.

उपरोक्त बमोजिम निक्षेपमा प्राप्त हुने ब्याज

You are requested to credit interest on Deposit in

खाता नं.:

Account No.:

Nominee for Interest

खातामा उल्लेखित

हुने नाम:

Account Title:

र अवधि समाप्त मई निक्षेप प्रमाणपत्र प्रस्तुत गरेपछि उक्त निक्षेपको सौवा रकम

and on maturity upon surrender of the DEPOSIT CERTIFICATE, credit the principal amount in

खाता नं.:

Account No.:

Nominee for Principal

खातामा उल्लेखित

हुने नाम:

Account Title:

मा जम्मा गरिदिनुहोला ।

विशेष निर्देशन:

Special Instruction (if any):

नाबालकको हकमा संरक्षकको नाम:

नाबालकसँगको सम्बन्ध:

ईच्छाइएको व्यक्तिको नाम:

ठेजाना:

ईच्छाइएको व्यक्तिसँगको सम्बन्ध:

ठेजाना:

Signature of Applicant / A/c Holders
(खातावालाको दस्तखत)

FOR OFFICE USE ONLY

Client Code No.:

FDR Main Code:

FDR No.:

Amount Rs.

Date of issue:

Maturity:

Interest Rate:

Interest Frequency

Tax Rate:

Payment Date:

Remarks (if any):

Prepared by

Entered by

Approved by

खाता संचालन सम्बन्धी सामान्य नियमहरू

१. मुद्दती निक्षेप खाताको न्यूनतम मौज्दात रु. १०,००० अथवा बैंकको नियम अनुसार हुनेछ ।
२. मुद्दती निक्षेप खाता खोल्ने समयमा मुद्दती निक्षेप रसिद प्रदान गरिने छ । समयावधि सकिए पछि उक्त रसिद बैंकलाई फिर्ता गर्नु पर्नेछ ।
३. मुद्दती निक्षेप रसिद अन्य व्यक्ति वा संस्थाको नाममा हस्तान्तरण हुने छैन ।
४. मुद्दती निक्षेप समयावधि सकिए पछि कुनै पनि बेला छिड्कन सकिने छ । शुक्रानी गर्ने दिन सार्वजनिक बिदा परेमा सोको शुक्रानी उक्त बिदा पछिको कार्य दिनमा गरिने छ ।
५. यदि अग्रिम शुक्रानी गर्नु परेमा, निवेदकले लिखित निवेदन दिनु पर्नेछ । बैंकले नियमानुसार लाग्ने शुल्कहरू कट्टा गरी उक्त मुद्दती निक्षेपको अग्रिम शुक्रानी गर्नेछ ।
६. मुद्दती निक्षेपमा लाग्ने ब्याज दरको जाणना बैंक र निक्षेपकर्ता बीच आपसी समझदारी अनुसार हुनेछ । उक्त ब्याजमा आयकर छेन बमोजिम कर कट्टा गरी निक्षेपकर्ताले माग गरे बमोजिमको खातामा उक्त ब्याज जम्मा गरिने छ ।
७. मुद्दती निक्षेपकर्ताको माग बमोजिम खाता नवीकरण गर्न सकिने छ ।
८. यदि मुद्दती निक्षेप रसिद हराए अथवा नष्ट भएमा, बैंकले लाग्ने शुल्क लिई निवेदकको माग बमोजिम प्रतिलिपी रसिद प्रदान गर्नेछ ।
९. मुद्दती निक्षेप रकमको ९०% सन्तुष्ट प्रदान गर्न सकिने छ । उक्त ऋणको ब्याजदर मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदरमा थप २% लाग्ने छ । रकम तथा ब्याज दर बैंकको नियमानुसार परिवर्तन हुन सक्ने छ ।
१०. यो मुद्दती निक्षेपको रकम वैध स्रोतबाट आर्जित गरिएको हुनुपर्नेछ । यस खाताको सम्पूर्ण कारोबार रकम ने.रा.बैं. को निर्देशन, सम्पत्ति शुद्धिकरण छेन तथा यस बैंकको ग्राहक पहिचान पद्धति र अन्य प्रचलित कानून तथा नियम बमोजिम हुनेछ ।

I/We have read all terms and conditions for conduct of account and fully agree to abide by the prevalent rules and regulations and comply with the same in force time to time regarding operation of the account by the bank.

मैले/हामीले उल्लेखित खाता संचालन सम्बन्धी शर्तहरू पढे/पढ्यौं । खाता संचालन सम्बन्धी विद्यमान तथा समय-समयमा लागू हुने नियम तथा शर्तहरू पालना गर्न मञ्जुर छु/छौं ।

Signature of Applicant / A/c Holders
(खातावालाको दस्तखत)

Date
मिति

--	--	--	--

 /

--	--	--	--

 /

--	--	--	--

year वर्ष month महिना day दिन